



## ग्रीनवुटी एलोवेरा

## एलोवेरा क्याप्सुल


ग्रीनवुटी एलोवेरा क्याप्सुलको नियमित सेवनले मानव स्वास्थ्य तथा सौन्दर्यमा अति लाभदायक भूमिका खेल्दछ । यसले कलेजो मजबुत बनाई पाचन प्रणालीलाई तन्दुरुस्त राख्दछ । एसिडिटी, कब्जियत, मधुमेह, शरीरमा रगतको कमि जस्ता समस्याहरुबाट जोगाउँदछ । यसमा रहेको एन्टी एजिड, एन्टी क्यान्सर, एन्टी व्याक्टेरियल तथा एन्टी फंगल गुणहरुले गर्दा फ्री च्याडिकल इन्फेक्सन तथा अक्सिडेसन प्रक्रियालाई रोक्दछ । साथै शरीरमा रोग प्रतिरोधात्मक शक्तिको बिकास गर्दछ । स्वस्थ,मजबुत र मुलायम कपाल तथा छालाको लागि फाइदा गर्नुका साथै मुहारमा अलौकिक सौन्दर्यता प्रदान गर्दछ । यसको सेवन बिहान बेलुकी २।२ क्याप्सुल खाली पेटमा गर्न सकिन्छ ।



## ग्रीनवुटी कर्डिसेप्स

## ग्रीनवुटी कर्डिसेप्स

ग्रीनवुटी कर्डिसेप्स को नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गरी विभिन्न रोगहरुबाट बच्न मदत गर्दछ । मष्तिस्क, मुटु, कलेजो, फोक्सो र मृगौलालाई मजबुत र स्वस्थ बनाउँदछ । शरीरमा हर्मोन तथा रगतमा कोलेस्ट्रॉलको मात्रालाई सन्तुलन गर्न फाइदा गर्दछ । एन्टी अक्सिडेन्ट तथा एन्टी क्यान्सर प्रोपर्टीको रुपमा काम गर्दछ । महिला र पुरुषहरुमा देखिने विभिन्न यौन तथा कामबर्द्धक सम्बन्धी समस्याहरुको प्राकृतिक रुपमा समाधान गर्न मदत गर्दछ । यसको सेवन बिहान बेलुकी २।२ क्यापसुल गर्न सकिन्छ ।



## ग्रीनवुटी गानोडर्मा

## ग्रीनवुटी गानोडर्मा

ग्रीनवुटी गानोडर्माको नियमित सेवनले मानव स्वास्थ्यमा चमत्कारिक फाइदा गर्दछ । यसले मुटु रोग, पाचन प्रणाली, गाइनोकोलोजिकल समस्या, स्तन क्यान्सर, डायबेटिज, थाइराइड, उच्च तथा न्यून रक्तचाप, माइग्रेन, स्मरण शक्तिमा ह्रास, भोक निन्द्रा नलाग्ने, शरीरका विभिन्न भागमा देखिने गााठागुठी, यौन समस्या, नपुंसकता, दम रोग, मोटोपन, मस्तिष्क सम्बन्धी समस्या, पायल्स, छाला सम्बन्धी समस्याहरुबाट बच्न मदत गर्दछ । साथै दिमागी एकाग्रता, शारीरिक स्फुर्ति तथा ताजगीपन दिलाई स्वस्थ र तन्दुरुस्त रहन मदत गर्दछ । यसको सेवन बिहान बेलुका २२ क्याप्सुल प्रतिदिन गर्न सकिन्छ ।



## ग्रीनवुटी जिन्सेड

## ग्रीनवुटी जिन्सेड

ग्रीनवुटी जिन्सेडको नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधात्मक शक्तिको बिकास गर्दछ । यसमा रहेको पोषणयुक्त खाद् गुणलाई औषधीजन्य वुटीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । यसले यौन दुर्बलता, मानसिक तनाव, शारीरिक थकान, पुरुषहरुमा देखिने नपुंसकता, महिलाहरुको महिनावारी सम्बन्धी समस्या, डायबेटिज, मुटु रोग, कलेजो समस्या, हर्मोन असन्तुलन, बिभिन्न फ्लु तथा ब्याक्टेरिया इन्फेक्सन, आखाको दृष्टि सम्बन्धी समस्या, क्यान्सर, बुढ्यौलीपन, शरीरका बिभिन्न कोषहरुको बिनास तथा फ्री ज्याडिकल इन्फेक्सन जस्ता समस्याहरुबाट बच्न फाइदा गर्दछ । यसको सेवन बिहान बेलुका २२ क्याप्सुल प्रतिदिन गर्न सकिन्छ ।



## ग्रीनवुटी मोरिङ्गा

## ग्रीनवुटी मोरिङ्गा

ग्रीनवुटी मोरिङ्गा एक उच्च कोटीको खाद्दपुरक पोषण आहार हो । यसमा एन्टीअक्सिडेन्ट, एन्टी इन्फ्लामेटोरी तथा शारीरिक कोष र तन्तुहरूको सुरक्षा प्रदान गर्ने शक्तिशाली गुण रहेको हुन्छ । यसको नियमित सेवनले डायबिटिज, मुटु रोग, रक्त अल्पता, कलेजो रोग, स्वासप्रस्वास समस्या, छाला सम्बन्धी समस्या तथा पाचन प्रणाली सम्बन्धी समस्याबाट बच्न मदत गर्दछ । यसमा भिटामिन ए सि ई, मिनेरल, एमिनो एसिड, क्याल्सियम, पोट्यासियम र प्रोटीन प्रचुर मात्रामा रहेको हुन्छ । जसले मानव शरीरमा रोग प्रतिरोधात्मक शक्तिको विकास गर्दछ । साथै मुटु, कलेजो, मृगौला र मस्तिष्कलाई उच्च सुरक्षा प्रदान गर्दछ । यसको सेवन बिहान बेलुका २२ क्याप्सुल प्रतिदिन गर्न सकिन्छ।



## ग्रीनवुटी स्पिरुलिना

## ग्रीनवुटी स्पिरुलिना

ग्रीनवुटी स्पिरुलिना एक उच्चकोटीको पोषणयुक्त खाद्यपुरक आहार हो । यसमा रहेको भिटामिन, प्रोटीन, कपर, आइरन, पोट्यासियम, म्याग्नेसियम जस्ता खनिज तत्वहरुको समिश्रणले रहेको छ । मानव शरीरको विभिन्न भागमा जम्मा भएका विकारयुक्त तत्वहरु जस्तै टक्सिन, ठोस पदार्थहरु, अम्लिय तथा चिल्लो पदार्थहरुको सफाई गर्दछ । फ्री च्याडिकल इन्फेक्सन, अक्सिडेसन, डायबेटिज, क्यान्सर, उच्च रक्तचाप, मुटु रोग, कलेजो संक्रमण, मधुमेह, थकान, अनिन्द्रा, भोक नलाग्ने, कोलेस्ट्रॉल तथा छाला सम्बन्धी एलर्जी जस्ता समस्याहरुबाट बच्न मद्दत गर्दछ। समग्रमा यसको नियमित सेवनले मानव शरीर तथा मस्तिष्कलाई मजबुत र स्वस्थ बनाउन मद्दत गर्दछ । यसको सेवन बिहान बेलुका १।२ क्याप्सुल गर्न सकिन्छ ।



## ग्रीनबुटी क्लोरोफिल

[www.ibosslife.com](http://www.ibosslife.com)

## ग्रीनबुटी क्लोरोफिल

हजारों वनस्पतिहरुमध्ये अल्फाअल्फा एक त्यस्तो वनस्पति जसमा मानव जातिका लागि अतिउपयोगी र उच्चकोटीको पौष्टिक तत्वहरु तयार पारेको हुन्छ, जसबाट यो क्लोरोफिल भोल तयार गरिएको छ । यसमा जिंक, सेलेनियम, भिटामिन ई, सि र ए साथै अत्यधिक अल्कालाइन तत्व रहेको छ । यसको नियमित सेवनले पाचन क्रियामा सुधार ल्याउँछ । रोगप्रतिरोधी शक्ति बढाउँदछ । रक्त संचार क्रियामा सुधार ल्याउछ । घाउहरु निको पार्ने, शरीरमा अम्ल र क्षारको मात्रा सन्तुलन गराउँदछ । राता रक्तकोषहरु बढाई रक्तअल्पताबाट बचाउँदछ । शरीरको तापक्रम नियन्त्रण र रगतको शुद्धिकरण गर्दछ । त्यसैगरी ग्याष्ट्रिक, अल्सर, पायल्स, महिनावारी समस्या, पाठेघर समस्या, दम, बाथ, मधुमेह, क्यान्सर, कमलपित्त, एलर्जी तथा पत्थरी लागि समेत फाइदाजनक रहेको छ ।



## अर्गानिक ग्रीन टि

## अर्गानिक ग्रीन टि

ग्रीनबुटी अर्गानिक ग्रीन टि मानव स्वास्थ्य तथा सौन्दर्यका लागि उच्च कोटीको पेयपदार्थ चिया हो । यो चिया समुन्द्र सतहदेखि २००० मिटर भन्दा उच्च स्थान र विशेष मौसममा अर्गानिक विधिद्वारा उत्पादित तथा प्रशोधन गरिएको छ । यसको नियमित सेवनले रक्त संचार प्रणालीलाई प्रभावकारी तथा शुद्धिकरण गर्दछ । मुटुलाई उच्च सुरक्षा प्रदान गर्दछ । क्यान्सर रोगबाट बचाउँदछ । रक्तचापलाई सन्तुलन गर्दछ । मस्तिष्कलाई स्वस्थ र मजबुत राख्दछ । शरीरको वजन सन्तुलन राख्दछ । मधुमेह रोगका लागि फाइदाजनक रहेको छ । अल्जाइमर तथा पार्किन्सन जस्ता रोगबाट बचाउँदछ । शारीरिक तथा मानसिक स्वस्थता र तन्दुरुस्तिको लागि फाइदाजनक रहेको छ । पाचन प्रणालीलाई स्वस्थ बनाई खाना अरुची हुने, कब्जियत, ग्यास्ट्राइटिक्स, अल्सर जस्ता समस्याहरुबाट बचाउँदछ ।





## ग्रीनबुटी मोरिङ्गा टि

## ग्रीनबुटी मोरिङ्गा टि

ग्रीनबुटी मोरिङ्गा टि को नियमित सेवनले मानव शरिरको रोग प्रतिरोधात्मक शक्तिलाई मजबुत गर्दछ । यसले मुटु, मस्तिष्क, कलेजो, फोक्सो तथा मृगौलालाई उच्च सुरक्षा प्रदान गर्दछ । रगतमा कोलेष्ट्रोलको मात्रा कम गराई मुटु रोगबाट बचाउँदछ, रगतमा चिनीको मात्रालाई सन्तुलन गराई मधुमेह रोगबाट बचाउँदछ । उच्च रक्तचाप तथा न्युन रक्तचापलाई सन्तुलन गराउँदछ । पाचनप्रणालीलाई स्वस्थ बनाई पेट तथा अनिन्द्रा समस्याहरुबाट बचाउँदछ । हाड तथा दाँतलाई मजबुत बनाउँदछ । शरीरका विभिन्न भागहरुमा हुने पत्थरीजन्य समस्याबाट बचाउँदछ । साथै यो चियामा आइरन, भिटामिन, मिनरल र एन्टिअक्सिडेन्ट तत्वहरु प्रचुर मात्रामा रहेको छ । जसले शरीरलाई सधैं स्वस्थ र तन्दुरुस्त रहन मदत गर्दछ ।



## ग्रीनबुटी पेन रिलिफ

## ग्रीनबुटी पेन रिलिफ


ग्रीनबुटी पेन रिलिफ मालिस तेलमा अदुवा, अडिर विज, राता अडिर, एकलेबिर, काफल बोक्रा, कत्था, कपुर, कालो काउसो, कुचिला, खस्रे चोप, खयर, गोरखापान, गोकुलधुप, भाँड गेडा पात, चिराइतो, ज्वानो, तितेपाती, कालो तुलसी, टिमु र धसिंगरे, पहाडी पान, पाखनवेद, पुदिना, बेसार मरिच, लसुन, लेकपांग्रो, ल्वाड, वनलसुन, वायुविडड, सतुवा, सालधुप, सिस्नु, सुपारी, सुती, हरा, हिड, शिलाजीत, जस्ता ५० भन्दा बढी बहुमुल्य जडिबुटीहरुको समिश्रण रहेको छ । यसको प्रयोगले हाडजोर्नी, ढाँड कम्मरको दुखाई, टाउको दुखाई, मांशपेशी दुखाई, मर्किएको, नशा च्यापिएको, घाटी तथा गर्दनको दुखाई, थकान जस्ता समस्याहरुबाट मुक्त गराउँदछ । यसलाई दिनको २ पटक दुखेको ठाउँमा लगाएर मालिस गर्न सकिन्छ ।



## हर्बल टूथपेष्ट

## हर्बल टूथपेष्ट

Calcium carbonate, Sorbitol water, Glycerin, Precipitated Silica, Sodium Sulphate, Polyethylene Glycol, Flavor, Tetrasodium, Sodium Carboxymethyl Cellulose, Sodium, Saccharin, Pyrophosphate, Titanium Dioxide, Sodium Benzoate, Green Tea and Ganoderma Extract जस्ता तत्वहरुको समिश्रण रहेको छ । यसको नियमित प्रयोगले दाँतको गिजा पाक्ने, घाउ आउने, किरा लाग्ने, प्वाल पर्ने, मक्किने, टुक्रिने, पहेँलो तथा कालो हुने जस्ता समस्याहरुबाट मुक्ति दिलाउँदछ । यसमा रहेको क्याल्सियम र अन्य प्राकृतिक तत्वहरुले ब्याक्टेरियाहरुसँग लड्नुको साथै दाँतको जरालाई मजबुत र स्वस्थ बनाउँदछ ।



## हेयर आयल

ग्रीनबुटी हर्बल केश तेलको नियमित प्रयोगले कपाल नभर्ने, थकान र तनावबाट मुक्त, अनिन्द्राबाट छुटकारा, कपाल सम्बन्धी समस्याहरु जस्तै: चायाँ पर्ने, कपाल टुक्रिने, हाँगा पर्नबाट बचाउँदछ । टाउको दुखाई, माईग्रेन समस्याबाट समेत बचाउँदछ । कपालमा अलौकिक सुन्दरता थप गर्दछ ।

हेयर आयल